

भाषा तथा साहित्य प्रबर्द्धन उपसमितिको बैठक सम्पन्नः

एनआरएनए भाषा तथा साहित्य प्रबर्द्धन उपसमितिको मिति २२ जनवरी २०१७ का दिन कार्यदल संयोजक विश्वास दीप तिगेलाको अध्यक्षतामा बसेको बैठकमा निम्नअनुसार विषयमा छलफल गरि निम्नअनुसार निर्णय गरियोः

१. कार्यदलको सहसंयोजकको लागि गरिएको आब्हानमा राम लामा अमेरिकाले इच्छा व्यक्त गर्नुभएकोले वहालाई सहसंयोजकको जिम्मेवारी तोकियो ।

२. आगामी सातौं विश्व सम्मेलनको लागि निम्न कार्य गर्नेः

प्रज्ञा प्रतिष्ठान संग सहकार्य मार्फतः

क. उत्कृष्ट कम्तिमा ३० वटा कविताहरु अंग्रेजीमा अनुवाद गरेर अन्य मुलुकका पाठकहरु सामु पुरयाउने । यस संग्रहमा अंग्रेजी भाषामा मात्र कविता रहनेछ ।

ख. देश विदेशका नेपाली स्रष्टाहरुलाई मध्येनजर गरेर कम्तिमा १०० भन्दा बढि कविहरुको कविताहरु संकलन र सम्पादन गरेर प्रकाशन गर्ने । कविता नेपाली भाषामा मात्र रहने छ । कविता संख्या तोकिएको न्यूनतम भन्दा बढि रहनसक्नेछ ।

ग. विश्व सम्मेलनको बखत अघिल्लो कार्यदलले गरेको कामलाई निरन्तरता दिइने र आर्थिक ब्ययलाई ब्यवस्थित गरिनेछ ।

घ. प्रज्ञा प्रतिष्ठान र एनआरएनए भाषा साहित्य प्रबर्द्धन उपसमितिको सहकार्य भएकोले प्रज्ञाप्रतिष्ठानबाट समेत प्रेस वा कुनै योगदानको लागि अनुरोध गर्ने ।

ग. कविताको संकलनको लागि कार्यदलको सदस्य कवि निलम निहारिका अमेरिकालाई जिम्मेवारी तोक्यो । वाँकी प्रज्ञाको निर्णय पछि गरिने ।

३. विदेशमा हर्कन्दै गरेका बालबच्चाहरुमा नेपाली भाषा र संस्कार सस्कृति प्रति आकर्षण जगाउन भिडियो कार्टुन र भिडियो गेम निर्माणको लागि कार्टुन निर्माण कम्पनीबाट प्राप्त कोटेशनलाई पूर्णविचार गरि आर्थिक सहयोगको लागि संयोजकले आईसिसि इमेल गुपमा सहयोगको लागि अनुरोध पठाउने ।

४. नेपालमा बोलिने विभिन्न मातृभाषाहरु मध्ये कम्तिमा २० वटा भाषाका कवितालाई अंग्रेजीमा अनुवाद गरि संग्रह प्रकाशन गर्न पहल गर्ने ।

५. विश्व सम्मेलन पछाडि उत्कृष्ट नेपाली कथाहरु अंग्रेजीमा अनुवाद गरि प्रकाशन गर्न पहल गर्ने । उक्त कार्यको लागि जिम्मेवारी कवि निहारिकालाई तोकियो ।

६. यस कार्यदलको सहजताको लागि एउटा इमेल क्रियट गरि संचालन गर्ने । निर्णय अनुसार इमेल खोलियो ।

७. गत ३१ डिसेम्बर २०१६ का दिन एनआरएनए र प्रज्ञाप्रतिष्ठान बीच सम्पन्न सहमति पत्रको बारेमा जानकारी छलफल भयो ।

उपस्थितीः

१. विश्वास दीप तिगेला

२. निलम निहारिका कार्की

३. राम लामा

३. प्रतिमा के सी

४. केदार संकेत

अघिल्लो बैठकका निर्णयः

एनआरएन भाषा तथा साहित्य प्रबर्द्धन कार्यदल उपसमितिका संयोजक विश्वास दीप तिगेलाको अध्यक्षतामा २८ अक्टोबर २०१६ का दिन बैठक बसि निम्न अनुसार निर्णय गरेको जानकारी गराउदछु ।

एनआरएनए भाषा तथा साहित्य प्रबर्द्धन उपसमितिले पारित गरेका निर्णयहरूः

१. विश्वभरका साहित्यकारहरूको डाइरेक्टरी तयार गर्ने र आगामी विश्व सम्मेलनमा विमोचन गर्ने । त्यसको लागि जिम्मेवारी न्यूयोर्कबाट प्रतिनिधित्व गर्नुहुने सदस्य प्रदिप थापालाई प्रदान ।
२. गैर आवासिय बच्चाहरूको निम्ति नेपाल बारे जानकारी दिने, नैतिक पाठ सिकाउने भिडियो कार्टुन बनाउने ।
३. कम्तिमा २० जातजातिको भाषालाई अंग्रेजीमा अनुवाद सहित, हलुङ्गो कागजमा नेपाली साहित्य नामक संग्रह प्रकाशन गर्ने । सम्बन्धित भाषाको लिपीमै राख्ने प्रयत्न गर्ने ।
४. एनआरएन विश्व सम्मेलन ताका काठमाडौंमा अघिल्ला साहित्य कार्यदलले गरेका सम्पूर्ण कार्यक्रमलाई निरन्तरता दिने । प्रज्ञा प्रतिष्ठानको सहकार्यमा डायस्पोरा साहित्यका कविताकृति संग्रह प्रकाशन गर्ने ।
५. आगामी विश्व सम्मेलन उद्घाटनको दिन भन्दा २ दिन अगाडि एनआरएन साहित्य कार्यक्रम राख्न आइएसिसिमा अनुरोध गर्ने ।

उपस्थितीहरूः

१. विश्वास दीप तिगेला
२. प्रतिमा के सी
३. राम लामा
४. प्रदिप थापा
५. अमित चाम्लिङ
६. केदार संकेत
७. डा. लेखनाथ काफ्ले

विश्वास दीप तिगेला

संयोजक

एनआरएनए भाषा तथा साहित्य प्रबर्द्धन उपसमिति ।